



वर्ष ४, अंक १२, चैत

# अपराध अनुसन्धान मासिक ई-बुलेटिन



प्रहरी प्रधान कार्यालय  
अपराध अनुसन्धान विभाग



# विषय सूची

<b>प्रमुख सल्लाहकार</b> प्र.अ.म.नि. प्रद्युम्न कुमार कार्की	विभागीय गतिविधि	१
<b>सल्लाहकार</b> प्र.ना.म.नि. राजेश कुमार लाल कर्ण प्र.ब.उ. चन्द्र कुवेर खापुड	मासिक अपराध तथ्याड्ड	२ - ४
<b>सम्पादक मण्डल</b> प्र.नि. सविता के.सी. प्र.ना.नि. गणेशबहादुर थिड प्र.स.नि. दुर्गा लक्ष्मी बस्नेत	प्रहरी सेवाप्रवाह	४ - ५
<b>संकलन</b> प्र.ना.नि. शैलेश खड्का प्र.स.नि. धनबहादुर लामिछाने	खोजतलास तथा समन्वय	६
<b>ले-आउट/ग्राफिक्स</b> प्र.ना.नि. संजीतकुमार दास प्र.ह. ज्ञानु बोहरा	अपराध अनुसन्धानमा सहायता प्रदान सम्बन्धी	७- ८
	अपराध समाचार	९-१२
	उत्कृष्ट अनुसन्धान	१३

# विभागीय गतिविधि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन



काठमाडौं, १७ चैत

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा एक समारोह बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउनु हुने कर्तव्य परायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने उहाँले चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्याउनु हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लागि सदैव प्रतिवद्ध रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न



नवलपरासी (पश्चिम), २२ चैत

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरू मध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्व-अनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

उक्त समारोहमा प्रशिक्षार्थीहरूले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिड, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।


समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम्जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

# मासिक अपराध तथ्याङ्क


काठमाडौं उपत्यका तथा प्रदेशहरूको चैत महिनाको अपराध तथ्याङ्क प्रस्तुति



त्रैमासिक मुद्धा दर्ता संख्या (माघ- चैत)




त्रैमासिक उपत्यका तथा प्रदेशगत मुद्धा दर्ता संख्या (माघ- चैत)




चैत महिनाको अदालती फैसला कार्यान्वयन तर्फको फरार अभियुक्तको पक्राउ सम्बन्धी विवरण

सि.नं.	प्रदेश/महानगरिय/ब्यूरोको नाम	कुल पक्राउ संख्या	कैद	असुल जरिवाना
१.	महानगरीय प्रहरी कार्यालय, रानीपोखरी	१६	२ वर्ष १ महिना १२ दिन	७५,८४६००
२.	१ नं.प्रदेश प्रहरी कार्यालय, विराटनगर	७४	६४ वर्ष ११ महिना ८ दिन	१०१,७३४४०
३.	२ नं.प्रदेश प्रहरी कार्यालय, जनकपुर	१००	६४ वर्ष ४ महिना २ दिन	४३९,७०२८
४.	बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडा	४१	१२ वर्ष ३ दिन	८१,२७०२२
५.	गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा	३३	११ वर्ष ६ महिना २ दिन	१४,६१३२५
६.	लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ,	१३	३५ वर्ष २ महिना ११ दिन	२७,२९७३४५
७.	कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत	१६	२ वर्ष ४ महिना २ दिन	३७,५०५
८.	सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी	३२	३८ वर्ष २ महिना ७ दिन	१६,०४८४
९.	केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज	१०	११ वर्ष १ महिना ९ दिन	१९,६०००००
<b>जम्मा</b>		<b>३३५ जना</b>	<b>२४१ वर्ष ८ महिना २६ दिन</b>	<b>रु७,८८,३८,७४९।-</b>

चैत महिनाको लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ तथा मुद्धा संख्या




## फागुन र चैत महिनाको लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ संख्या



# प्रहरी सेवा प्रवाह


चैत महिनामा प्रहरी चारित्रिक प्रमाणपत्रका लागि अपराध अभिलेख चेकजाँच सम्बन्धी विवरण





## सामुदायिक प्रहरी गतिविधि

चैत महिनामा सामुदायिक सुरक्षा महाशाखा मातहत देशभरिका समुदाय-प्रहरी साझेदार र सामुदायिक प्रहरी सेवा केन्द्रहरूद्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रम एवम् गतिविधिहरू : (गृह प्रशासन सुधार कार्ययोजना २०७४, बुँदा नं.१२४ कार्यक्रमहरू)



## आसरा सुधार केन्द्र

### चैत महिनाको लागुऔषध सेवनकर्ता उपचार विवरण


सि.नं.	विवरण	भर्ना संख्या	डिस्चार्ज संख्या	उपचाररत संख्या
१	आसरा सुधार केन्द्र, रानीबारी	१८ जना	२४ जना	११४ जना
२	महिला आसरा सुधार केन्द्र, तिलगंगा	नभएको	५ जना	नभएको

### चैत महिनामा नेपालमा रहेका बिदेशी नागरिकहरूको विवरण


सि.नं.	कार्य विवरण	संख्या
१	बिदेशी नागरिकहरूको मृत्यु	३ जना
२	बिदेशी नागरिकहरूको पक्राउ	६ जना
३	नेपालको बिभिन्न क्षेत्रमा ट्रेकिङ गएका बिदेशी नागरिकहरूको बिबरण	११,६५१ जना
४	बिदेशी नागरिकहरू पक्राउ गरी थप कारवाहिका लागि अध्यागमन कार्यालय पठाईएको	नभएको

# खोजतलास तथा समन्वय

चैत महिनामा हराएका, फेला परेका तथा खोजतलास जारी बालबालिकाहरुको विवरण



चैत महिनामा वेवारिसे फेला परेका मध्ये पारिवारिक पुर्नमिलन, बालगृहमा रहेका बालबालिका सम्बन्धी विवरण





# अपराध अनुसन्धानमा सहायता प्रदान

## साईबर ब्युरो


- चैत महिनामा ३५८ वटा निवेदन प्राप्त भएकोमा २२१ वटा अधिल्लो महिना फछौट भएको र अन्य अनुसन्धानको क्रममा रहेको ।
- बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत १० वटा मुद्दा दर्ता गरिएको ।

## डिजिटल फरेन्सिक ल्याव

- DFL शाखाबाट चैत महिना भित्र बिभिन्न १४ वटा मुद्दा शीर्षक ( बालबालिका विरुद्धको कसूर, झुण्डी मृत्यु, आत्महत्या, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, लिखत सम्बन्धी कसूर, मानव वेचविखन, लागु औषध, अबैध गर्भपतन, बहुविवाह, डाँका चोरी, ठगी, विद्युतीय कारोबार ) अन्तर्गत २५ वटा मुद्दाको १३१ वटा सबुदहरु परीक्षण गरिएको ।

## दूरसंचार समन्वय शाखा


- चैत महिनामा अपराध अनुसन्धानको सिलसिलामा प्रहरी ईकाईहरु तथा संघिय प्रहरी इकाई कार्यालयहरुबाट माग भई आएका Operational Data हरू दूरसंचार सेवा प्रदायक संस्थाहरु संग Co-ordination गरी निम्नानुसारको संख्यामा समयमै सम्बन्धित कार्यालयहरुलाई उपलब्ध गराईएको ।



## केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशी

- २०७८/१२/०१ गते देखि ऐ.३० गते सम्म विभिन्न जिल्लाहरुबाट परीक्षणको लागि ६९८ केशहरु र ४४१० नमुनाहरु प्राप्त भएकोमा नयाँ र पुरानो पेण्डिड केशहरु समेत गरी ६६८ परीक्षण गरिएको ।
- (AFIS) मा १२८३ Data Entry भएको ।

केनाईन महाशाखा, महाराजगञ्ज



# अपराध समाचार

## कर्तव्य ज्ञान सम्बन्धी

### आफ्नै आमाको हत्यामा संलग्न छोरा सहित २ जना पक्राउ

कास्की, ८ चैत

आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र सोही महानगरपालिका - १२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै घर कोठाभित्र चाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै नौमायाँ निदाएको अवस्थामा चाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्ञान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

### ज्ञान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं, १० चैत

ज्ञान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं जडिबुटी बस्नेहरू रामेछाप मन्थली नगरपालिका-१३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका-६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ ठेगाना भएका २३ वर्षीय पुकार केशी र सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन्।

काठमाडौं शंखमुलमा ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई ज्ञान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ।

### आफ्नै भाउजुको हत्या गरेको अभियोगमा पक्राउ

रौतहट, १० चैत

आफ्नै ४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका-२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई प्रहरीले पक्राउ गरेको छ।

पुरानो रिसिबीको कारण बिन्दाले बाँसको लाठीले हिकार्डु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि ट्रौसिटी अस्पताल वीरगञ्ज

पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

### कर्तव्य ज्ञान मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा, १७ चैत

कर्तव्य ज्ञान मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर बस्ने ४० वर्षीय रबिन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साको २०७१ असार १७ गतेको फैसलाले कर्तव्य ज्ञान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका - १४ गण्डकबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

### हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

उदयपुर, २४ चैत

बेलका नगरपालिका-६ बस्ने १६ वर्षीया कविता सुनुवारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुड घर भएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेका छन्।

बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते कविता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा कविता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक विद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्ययनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुऱ्याउने गरेको हुँदा रिसिबी राखि हत्याको योजना बनाई एसईई तयारी कक्षाको लागि तीनै जनासँगै विद्यालयतर्फ जादै गर्दा बिनोद ढकालले बियरको बोतल र ढुङ्गा प्रहार गरी हत्या गरी मृतकको शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको हो। उनीहरू उपर जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

## बैंकिङ कसूर सम्बन्धी

### दक्षिण कोरिया पठाई दिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौं, १ चैत

दक्षिण कोरिया पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जडलाई काठमाडौं महानगरपालिका-३ महाकालबाट प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि

पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।

### अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, १ चैत

सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक व्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्की, २ लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप रानासिंह नाम बताउने व्यक्तिले पीडितलाई वाट्सएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण विश्वासमा पारी बिभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

### बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, ८ चैत

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हरिनगर गाउँपालिका-१ बस्ने ३६ वर्षीय सम्सेर आलमलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । उच्च अदालत बिराटनगरको २०७५ फागुन २७ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद र ७१ लाख ९० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार कार्यालय पठाइएको छ ।

### बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ९ चैत

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्केलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

### बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १५ चैत

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधीखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

### भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाइल सहित पक्राउ

काठमाडौं, १७ चैत

भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका-३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरू भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

### बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २६ चैत

बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।

## यौन जन्य अपराध

### जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १ चैत

उदयपुर, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ घुम्ने लालिगुरास टोल बस्ने ४५ वर्षीय



गणेश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर,

१६वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

## बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, १४ चैत

३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ डेरा गरी बस्ने प्युठान झिम्क गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

## लागू औषध सम्बन्धी

### ३९ बिगाहा जग्गामा लगाईएको अवैध लागूऔषध अफिम खेती नष्ट



मकवानपुर, १ चैत

राक्सिराङ गाउँपालिका-४

अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका-५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अवैध लागूऔषध अफिम खेती फडानी गरी प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो ।

यसैगरी मकवानपुर, बकैया गाउँपालिका-६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अवैध लागूऔषध अफिम खेती फडानी गरी प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

### २ सय २१ किलो अवैध लागूऔषध गाँजा बरामद

सुनसरी, ६ चैत

वराहक्षेत्र नगरपालिका-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा प्याक गरी राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

## अन्य अपराध

### अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

काठमाडौं, ६ चैत

काठमाडौं महानगरपालिका - ८ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका - १३ बस्ने गोरखा बोर्लाङ - ८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ललितपुर लेलेमा २०७२ वैशाख १५ गते आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्र विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट 'डिफ्यूजन' तथा पुनः २०७७ साउन १९ गते 'रेड नोटिस' जारी गरिएको थियो । यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

### बिक्री वितरणको लागि लैजाँदै गरेको दुई वटा हात्ती सहित पक्राउ

पर्सा, १३ चैत

नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

### पुल्चोकबाट चितुवाको छाला सहित एकजना पक्राउ

ललितपुर, १४ चैत

वाग्लुङको तमान गाउँपालिका-४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान बस्दै आएका २७ वर्षीय नर बहादुर गौतमलाई महानगरीय प्रहरी परिसर



ललितपुरले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले चितुवाको ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला बरामद गरेको छ। ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरले बोराभित्र प्लाष्टिकले बेरी राखेको प्रहरीको दाबी छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

### अवैध रुपमा लैजान लागेको बुद्ध चित्तको माला सहित पक्राउ

काठमाडौं, १४ चैत

अवैध रुपमा लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक SUN UNG JANG लाई प्रहरीले पक्राउ गरेको छ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ।

### संरक्षित वन्यजन्तुको अखेटोपहार सहित पक्राउ

काठमाडौं, २२ चैत

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वासनादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका-६ काडागाउँ घर भएका १८ वर्षीय किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथर याडवरक गाउँपालिका-२ तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन्।

### १ राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २८ चैत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहुँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

### स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

मोरङ, २९ चैत

विराटनगर महानगरपालिका - १५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका - १ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन्। सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

### मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, २९ चैत

वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन्। चोरी गरी भाग्दै गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



“ नागरिक- प्रहरी मिलि तोडौं अपराधको जालो,

सुरक्षित समाज बनाउन गरौं हातेमालो ”

नेपाल प्रहरी

# उत्कृष्ट अनुसन्धान

## कर्तव्य ज्यान मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।०४ गते अं. १७:०० बजेको समयमा जिल्ला पाँचथर साविक पौवा सार्ताप गा.वि.स. वडा नं. २ हाल फाल्गुनन्द गाउँपालिका वडा नं. ३ बस्ने दिलिप नेम्वाङले निजकै श्रीमती बर्ष ३९ की निशा थेबे नेम्वाङलाई घाँटी थिची मारी घरदेखि ५०० मिटरको दुरीमा रहेको खोल्सामा सुकेको पत्करले लास छोपेर राखेको भन्ने जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात मिति २०७८।१२।२४ गतेको पाँचथर जिल्ला अदालतको आदेशले निज प्रतिवादी दिलिप नेम्वाङ पुर्पक्षको लागि कारागार चलान भएको।

## कर्तव्य ज्यान मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।०४ गते बिहान अ. ०७:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. १२ सितला मार्ग स्थित आफ्नै घर कोठामा ओम बहादुर नेपालीले आफ्नै आमा बर्ष ६५ की नौमायाँ नेपालीलाई घाटी थिचेर कर्तव्य गरी मारेको भन्ने जाहेरी प्राप्त भएकोमा आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत कास्कीको आदेशले निज प्रतिवादी पुर्पक्षको लागि कारागार चलान भएको।

## जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।११।११ गते अं. १६ :०० बजे को समयमा जिल्ला मोरङ लेटाङ न.पा.८ जाँते मा.वि. जाँते बजार मा कक्षा -६ मा पढ्ने बर्ष -१२ की सांकेतिक नाम ०७८ लेटाङ (ख) स्कुल बाट घरतर्फ आउने क्रम मा हराई बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भनि ऐ. १२ गते ईलाका प्रहरी कार्यालय लेटाङ मा हुलिया निवेदन दिए पश्चात खोज तलास गर्ने क्रममा ऐ. ऐ. बस्ने बर्ष ६३ को दिपक गिरी ले स्कुल बाट फर्कदै गेकी नाबालिकालाई जिल्ला मोरङ लेटाङ न.पा.वडा नं. ८ स्थित जाँते-ज्यामिरे टोल आवत जावत गर्ने कच्ची सडक बाटो भन्दा पुर्व तर्फ रहेको लाल हिरा सामुदायिक बन भित्र लागि जबरजस्ती करणी गरेर कर्तव्य गरी मारी केही पर खोल्सीमा लगी ढुङ्गाले पुरेको अवस्थामा मिति २०७८।११।१३ गते अं. ०८ :३० बजेको समयमा प्रहरी टोलीले फेला परेको हुँदा निज कसुरदारलाई कानुन बमोजिम हदै सम्म कारवाही गरी पाउ भन्ने समेतको बर्ष ३७ को सांकेतिक नाम ०७८ लेटाङ ख १ को किटानी जाहेरी प्राप्त भएमा प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात मिति २०७८।१२।०७ गते सम्मानित मोरङ जिल्ला अदालतको आदेशले निज प्रतिवादी दिपक गिरीलाई पुर्पक्षको लागि कारागार पठाएको।

## जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।११।२५ गते अं.१५:०० वजेको समयमा ललितपुर जिल्ला ल.पु.म.न.पा. वडा नं.२१ खोकना सिकाली चौर स्थित झाडी जंगलमा प्रतिवादी बर्ष २४ को नरेश भन्ने नविन खत्रीले जाहेरवाला हाल नाम परिवर्तित बागमति (क) को छोरी बर्ष १७ की हाल नाम परिवर्तित बर्ष १७ की ०७८।०७९ (१४) लाई ललाई फकाई डर त्रासमा पारी जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित ललितपुर जिल्ला अदालतको मिति २०७९।०१।०२ गतेको आदेशानुसार पुर्पक्षको लागि कारागार चलान भएको।

## जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।०७ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं.६ कोयलधारी बस्ने नाम परिवर्तित कोयलधारी (१) को छोरी बर्ष १८ की नाम परिवर्तित ३५ मुग्लिङ (ख) आफ्नै घर कोठामा एकलै भएको मौका पारी ऐ.ऐ.बस्ने बर्ष २२ को मन कुमार गुरुङले जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त भएकोमा निज प्रतिवादीलाई पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात सम्मानित चितवन जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको।

## जबरजस्ती करणी मुद्दाका अभियुक्त कारागार चलान

मिति २०७८।१२।०५ गते दिउसोको अ. १५:३० बजेको समयमा जिल्ला इलाम फाकफोकथुम गाउँपालिका वडा नं. १ स्थित जाहेर वालाको घर कोठामा बर्ष १२ की सांकेतिक नाम (क) लाई जिल्ला इलाम फाकफोकथुम गाउँपालिका वडा नं. २ कोलवोटे वस्ने बर्ष ३८ को रमेश भन्ने कुल बहादुर तामाङले जबरजस्ती करणी गरेको भन्ने व्यहोराको जाहेरी प्राप्त भएकोमा अनुसन्धान पश्चात मिति २०७८।१२।२९ गते इलाम जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको।

**"Say No To Drugs"**  
-Nepal Police



**अपराध अनुसन्धान विभाग  
नागरिक सूचना इकाई द्वारा प्रकाशित  
मासिक ई-बुलेटिन**



**सत्य सेवा सुरक्षणम्**

**प्रहरी प्रधान कार्यालय  
अपराध अनुसन्धान विभाग  
नक्साल, काठमाडौं**